

आज मिति २०७७।०७।२१ गते शुक्रबार यस हिलिहाड गाउँपालिकाको कार्यालय, पंचमी पाँचथरका अध्यक्ष श्री भूवानी प्रसाद लिडडेन ज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरूको उपस्थितिमा यस आ.व को चौथो कार्यपालिका बैठक द्वारा तल उल्लेखित प्रस्तावहरू माथि छलफल गरी देहायनुसारका निर्णयहरू पारित गरियो ।

उपस्थिति :

१. अध्यक्ष : श्री भूवानी प्रसाद लिडडेन
२. उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेढाई
३. वडा अध्यक्ष : श्री गोपीकृष्ण भण्डारी
४. वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्ब्या
५. वडा अध्यक्ष : श्री मदन गौतम
६. वडा अध्यक्ष : श्री श्रीप्रसाद सिगु
७. वडा अध्यक्ष : श्री लक्ष्मी प्रसाद सुहाड
८. वडा अध्यक्ष : श्री कृष्ण वा यवा
९. वडा अध्यक्ष : श्री तिलबिक्रम ईधिङगो
१०. का पा सदस्य श्री कामुदा गुरुड
११. का पा सदस्य श्री मेनुका देवी बजगाई
१२. का पा सदस्य श्री माया कन्दडवा
१३. का पा सदस्य श्री विष्णुकला उभरकोटी
१४. का पा सदस्य श्री टिकाराम धमला
१५. का पा सदस्य श्री दुर्गामाया परियार
१६. सदस्य सचिव श्री बिक्रम लिम्बु

प्रस्तावहरू :-

१. हालसम्म प्राप्त विभिन्न परिपत्र, आदेश, निर्देशन तथा मागपत्रहरूको जानकारी सम्बन्धमा ।
२. कोभिड - १९ सम्बन्धमा ।
३. प्रधानमन्त्री रोजगारको कार्यक्रम सम्बन्धमा ।
४. संधिय सशर्त अनुदानबाट प्राप्त आयोजना सञ्चालन सम्बन्धमा ।
५. श्री शिद्ध मा वि शिलालेख तथा विज्ञान प्रयोगशाला भवन निर्माण आयोजना सञ्चालन सम्बन्धमा ।
६. गोपेटार आधारभूत अस्पतालका लागि आवश्यक निशुल्क दानपत्रको रूपमा प्राप्त जग्गा सम्बन्धमा ।
७. उधम विकास समिति गठन सम्बन्धमा ।

निर्णय नं. - १

विभिन्न मन्त्रालय तथा कार्यालयहरूबाट प्राप्त निर्देशन, परिपत्र तथा मागहरू कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत द्वारा वाचन गरी जानकारी गराइयो ।

निर्णय नं. - २

(क) फिदिम नगरपालिका क्षेत्रभित्र देखिएको कोरोना संक्रमणको संवेदनशिलता लाई मध्यनजर गर्दै जिल्ला स्थित DCCMC को मिति २०७७।०७।१९ गतेको निर्णयहरू समेतका आधारमा हिलिहाड गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजी विधालयहरू मिति २०७७।०७।२१ गते देखी लागू हुनेगरी मिति २०७७।०८।०२ गतेसम्मका लागि विधालयहरूमा पठनपाठन बन्द गर्ने तर शिक्षकहरू विधालयमा अनिवार्य हाजिर हुनेपर्ने निर्णय पारित गरियो ।

(ख) हिलिहाड गाउँपालिका क्षेत्रभित्र मेची राजमार्ग आसपास भएका होटल व्यवसाय तथा पसलहरूमा भिडभाडलाई निषेध गर्दै सामाजिक दुरी कायम गरी अनिवार्य स्यानिटाइजर र मास्कको प्रयोग गरी सञ्चालन गर्न गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराउने तथा गाउँपालिकाबाट अनुगमन समेत गर्ने निर्णय गरियो ।

(ग) बढ्दो कोरोना सङ्क्रमणको संवेदनशिलतालाई ख्याल गरी मिति २०७७।०७।२१ गतेदेखी लागू हुने गरी मिति २०७७।०८।०२ गतेसम्मका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू जस्तै देउसी, भैलो, खेलकुद तथा अन्य भिडभाडजन्य मनोरञ्जनात्मक सबै प्रकृतिका खेलहरू सञ्चालनमा निषेध गरी कडाईका साथ अनुगमन समेत गर्ने निर्णय गरियो ।

(घ) गाउँपालिका क्षेत्रका मठ, मन्दिर, माडहिम, चर्च जस्ता धार्मिक साँस्कृतिक सार्वजनिक स्थलहरूमा हुने भिडभाड नगर्न नगराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. - ३

हिलिहाड गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको योजनाहरूमा देहायनुसार बजेट विनियोजन गर्ने निर्णय गरियो ।

तपसिल:-

| क्र स | वडा नं. | योजनाको नाम | श्रमिक संख्या | विनियोजन रकम |
|-------|---------|--|---------------|--------------|
| १ | १ | भिमसेनस्थान ढकालचोक आहाले मो. बा. स्तरवृद्धि | १४ | ७२३८०० |
| २ | २ | सिंहपुर लिम्बुनी पुल मो. बा. नाली निर्माण | ८ | ४१३६०० |
| ३ | २ | सिंहपुर स्वास्थ्य चौकी ठेसवाल निर्माण | ७ | ३६१९०० |
| ४ | ३ | भावीचोक कार्तिके मो बा नाली तथा सोलिड | ७ | ३६१९०० |
| ५ | ३ | कोइरी सिमलबोटे सडक मर्मत | ७ | ३६१९०० |
| ६ | ४ | श्रीचम्पा पञ्चमी मार्सेखोला मर्मत तथा ग्राभेलिड | ७ | ३६१९०० |
| ७ | ४ | पञ्चमी कार्तिके मो बा मर्मत सम्भार | ७ | ३६१९०० |
| ८ | ५ | सरस्वती मा वि भवन निर्माण तथा मर्मत सम्भार | ५ | २५८५०० |
| ९ | ५ | बालाचतुरे ओराडफुड नक्कलेघाट मो बा सोलिड नाली निर्माण | ९ | ४६५३०० |
| १० | ६ | मानेडाडा नि मा देखी निगाले हुँदै नागी गोलाई सम्म गौरेटो बाटो निर्माण | १४ | ७२३८०० |

| | | | | |
|----|---|--|----|--------|
| ११ | ७ | समेवा सिमखर्क तम्फुवा एकचेपा मो बा स्तरोन्नति नाली सोलिड निर्माण | १५ | ७७५५०० |
|----|---|--|----|--------|

निर्णय नं. - ४

सधिय ससर्त अनुदान अन्तर्गत किराँत साँस्कृतिक रक गार्डेन किराँत चौर हिलिहाड गा पा १ अमरपुरडाँडामा रु ७ लाख मध्ये अधिकतम् रु १ लाख ५० हजार डिपिआर तर्फ खर्च गर्ने गरी डिपिआर प्रकृया अघि बढाउने तथा डोवकिले जोरपोखरी आगेजड हिलिहाड पदमार्ग आयोजना पर्यटन गुरुयोजना बमोजिम सिढी निर्माण कार्य योजनामा अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. - ५

हिलिहाड गाउँपालिका वडा नं. ४ स्थित श्री शिद्ध मा वि शिलालेख तथा विज्ञान प्रयोगशाला भवन निर्माण आयोजनाका लागि विनियोजित रु २० लाख उपभोक्ता समिति मार्फत नै आयोजना सञ्चालन अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. ६

हिलिहाड गाउँपालिकाको वडा नं. ३ स्थित गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शैथ्याको आधारभूत अस्पताल बनाउन आवश्यक जग्गा यसै गाउँपालिकाको वडा नं. ३ साविक गोपेटार १ निवासी श्री चुडमा भोटेनी भोटिया ले आफ्नो स्वामित्वमा रहेको जग्गा कित्ता नं. ३९१ बाट ०-११-३-० क्षेत्रफल बराबरको जग्गा निःशुल्क दानपत्रको रुपमा प्रदान गर्नुभएको र सो जग्गा नेपाल सरकार (माननीय मन्त्रीस्तर) भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट मिति २०७६/१०/२२ मा निर्णय भई कार्यान्वयनमा रहेको मापदण्डमा उल्लेखित आधारहरु जस्तै १) मेची राजमार्गको नजिक सेवाग्राहीहरुलाई सहज र सुगम हुने स्थान २) सडक, बत्ति, पानी, सञ्चार, बैँड आदीको सुगमता भएको ३) प्रहरी चौकी नजिक रहेकाले सुरक्षाका दृष्टिले र पार्किङ क्षेत्रको दृष्टिकोणले उपयुक्त रहेको ४) न्यून जोखिम रहेको र कानूनी रुपमा कुनैपनि विवाद नरहेको जग्गा भएकोले सो जग्गा यस स्थानीय सरकार अन्तर्गत रहेको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रको नाममा पास गराउन जिल्ला मालपोत कार्यालय, फिदिम पाँचथरलाई सिफारिस गरि पठाउने निर्णय सर्वसम्मत ढङ्गले पारित गरियो ।

निर्णय नं. - ७

गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५२ बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालन हुने लघु उधम विकास कार्यक्रमहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन यस गाउँपालिकामा देहाय बमोजिमको एक उधम विकास समिति गठन गर्ने निर्णय गरियो ।

तपसिल

| क्र स | निर्देशिका बमोजिम | पद | उधम विकास समिति |
|-------|--|--------|------------------------|
| १ | कार्यपालिकाको अध्यक्ष | संयोजक | श्री भूवानी प्र लिडदेन |
| २ | आर्थिक विकास समिति संयोजक | सदस्य | श्री श्रीप्रसाद शिगु |
| ३ | प्रमुख प्रशासकीय अधिकृत | सदस्य | श्री बिक्रम लिम्बु |
| ४ | संयोजकले तोकेको कार्यक्रम लागू हुने वडाको महिला सदस्य एक जना | सदस्य | श्री सुष्मा लावती |
| ५ | स्थानीय लघु उधमी मध्ये संयोजकले तोकेको एक जना | सदस्य | श्री सञ्जु केरुड |

| | | | |
|---|---|------------|-------------------------|
| | महिला उधमी प्रतिनिधि | | |
| ६ | स्थानीय वित्तीय संस्था/सहकारी/उधोगी/व्यवसायीसँग सम्बन्धित संघसंस्थाहरुमध्ये बाट संयोजकले तोकेको एकजना प्रतिनिधि | सदस्य | श्री कमला श्रेष्ठ सुहाड |
| ७ | शाखा प्रमुख | सदस्य सचिव | श्री दुर्गा प्र तिमसिना |